

विषेश तथा निश्चित रकम अनुदान सम्बन्धी सूचना

प्रत्येक ब्यक्तिलाई १ लाख येन राहत दिईनेछ ।

आवेदनको प्रकृया सहज गर्न आवेदकले लेख्नुपर्ने कुराहरू सकेसम्म कम गरिएको छ ।

कस्तो ब्यक्तिलाई दिने ?

सन् २०२० सालको अप्रिल महिनाको २७ तारिख सम्ममा स्थानीय बासिन्दा रेजिष्टर फाईलमा दर्ता भएको ब्यक्ति

कहिले देखि आवेदन दिने ?

आवेदन दर्ता सुरु हुने मिति प्रत्येक स्थानीय सरकारद्वारा निर्णय गरिनेछ र सकेसम्म चाँडै आवेदन फारम हुलाक मार्फत पठाईनेछ ।
दर्ता सुरु भएको मितिबाट ३ महिना भित्र आवेदन पेश गर्नुहोस् ।

आवेदन कसरी दिने ?

स्थानीय नगरपालिकाले आवेदकको नाम र जन्ममिति उल्लेख गरी आवेदन फारम हुलाक मार्फत पठाईनेछ ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि कृपया हुलाकबाट अथवा अनलाइनबाट आवेदन पेश गर्नुहोस् ।

हुलाक मार्फत

आवेदन फारममा राहत जम्मा गर्ने बैंकको खातानम्बर उल्लेख गरी अन्य आवश्यक कागजातहरूसंगै स्थानीय नगरपालिकालाई फिर्ता बुझाउनुहोस् ।

अनलाईन मार्फत

व्यक्तिगत नम्बर कार्ड(माई नम्बर कार्ड) भएका व्यक्तिहरूले, "Mynportal site"मार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ

- प्रत्येक आवेदन फारममा उल्लेख गरिएको खातानम्बरमा अनुदान रकम जम्मा गरिदिनेछ ।
- आफ्नो बैंक खाता नभएका ब्यक्तिले आवश्यक कागजातहरू सहित स्थानीय नगरपालिकामा जानुहोस् । अनुदान रकम त्यहिंको काउन्टरमा वितरण गरिनेछ ।

► विस्तृत जानकारीको लागि निम्नलिखित URL अथवा QR कोड हेर्नुहोला
<https://kyufukin.soumu.go.jp>



► सम्पर्कको लागि (विषेश तथा निश्चित रकम अनुदान कल सेन्टर)

०१२०-२६००२० (टोल-फ्री फोन सेवा समय: मे महिनाको २ तारिख उपरान्त (बिदा नभएको र बिदा भएको हरेक दिन ९:००~१८:३०)
०३-५६३८-५८५५ (सेवा समय: मे महिनाको १ तारिख सम्म (केवल बिदा नभएको दिनमा मात्रै ९:००~१८:३०)

ठग देखि सावधान !!

“मद्दत गरिदिन्छु” भन्दै तपाईंको महत्वपूर्ण सम्पत्तिलाई लुट्न खोज्ने ठगहरू हुन सक्छन् । अनुदान दिने सम्बन्धमा जापान सरकार अथवा स्थानीय नगरपालिकाले तल उल्लेखित कार्य [कदापी गर्नेछैन] ।

- एटिएम(ATM)मार्फत केही कार्य गर्ने अनुरोध गर्ने छैन
- अनुदान रकममा अतिरिक्त कर (चार्ज) लाग्छ भन्दै सो रकम खातामा हालिदिन अनुरोध गर्नेछैन

यदि शंकास्पद ईमेल पाऊनुभयो भने, URL लाई क्लिक नगर्नुहोस् र फाइलहरू पनि नखोल्नुहोस् ।

कुनै कुरामा शंका लाग्ने बित्तिकै अर्घ्यारो नमानीकन निम्न उल्लेखित निकायहरूमा सम्पर्क गरी सल्लाह लिनु होला ।

► तपाईं बस्ने स्थानीय नगरपालिका

► नजिकको पुलिस थाना

► पुलिससँग सल्लाह गर्नकोलागि फोन् नम्बर [#९११०]

► उपभोक्ता हट लाइन नम्बर [१८८]

(क्षेत्रीय कोड नचाहिने, तीन वटा अङ्क मात्र)

► नयाँ कोरोना भाइरस अनुदानसँग सम्बन्धित हट लाइन [०१२०-२१३-१८८] (मे महिनाको १ तारिख पछि बाट)

धेरै सोधिने प्रश्नहरू

माई नम्बर कार्ड नभएको ब्यक्तिले अनलाइन आवेदन दिन पाईन्दैन कि ?

अनलाइन मार्फत आवेदन दिनको लागि व्यक्तिगत नम्बर कार्ड (माई नम्बर कार्ड) को आवश्यकता पर्दछ । यदि माई नम्बर कार्ड नभएमा कृपया हुलाक मार्फत आवेदन दिनुहोला ।

घरेलु हिंसा(DV) का कारणले हाल बसेको ठाउँको र आवास प्रमाण पत्रमा उल्लेखित नगरपालिका फरक फरक छ । के गर्दा ठिक होला ?

अनुदान प्राप्त गर्नको लागि,सकभर तुरून्तै अहिले बसेको स्थानीय नगरपालिकामा गएर घरेलु हिंसा(DV)लगायतका कारणले अहिलेको स्थानमा आश्रय लिएर बसेको भन्ने तथ्यको जानकारी गराई आफ्नो अवस्था बारे सु-सुचित गर्नुहोस् ।

विस्तृत जानकारीको लागि कृपया नगरपालिकामा सम्पर्क गर्नुहोस् ।

विदेशीलाई पनि अनुदान दिईन्छ कि ?

सन् २०२० सालको अप्रिल महिनाको २७ तारिख सम्ममा स्थानीय बसिन्दा दर्ता फाईलमा नाम भएका व्यक्तिलाई विदेशी भएपनि अनुदान दिईनेछ ।
यद्यपि, छोटो अवधिको लागि बसोबास गरेका बिदेशी वा गैर-कानुनी रूपमा बसीरहेका बिदेशीको सम्बन्धमा स्थानीय बासिन्दा रेजिस्टर फाईलमा नाम दर्ता नहुने हुँदा उक्त ब्यक्तिले अनुदान पाउने छैन ।

आवेदन फारम बाहेक अरू तयार गर्नुपर्ने कागजातहरू छन् कि?

आवेदन बिधि अनुसार निम्न कागजातहरूको आवश्यकता पर्दछ ।

हुलाक मार्फत

१) व्यक्तिगत परिचय प्रमाणित गर्ने कागजातहरू

माई नम्बर कार्ड, गाडीको लाईसेन्स, स्वास्थ्य बिमापत्रहरूको फोटो कपी

२) रकम जम्मा गर्ने बैंक खाता प्रमाणित गर्ने कागजातहरू

बैंक तथा वित्तीय संस्थाको नाम, खाता नम्बर, खातावालको नाम सुनिश्चित गर्ने चेकबुक अथवा एटिएम कार्ड, इन्टरनेट बैंकिंग को कपी ईत्यादि ।(यदि धारा/पानीको शुल्क तिर्न प्रयोग गरिरहेको खाता वा खातावाल प्रमाणित भएमा माथि उल्लेखित प्रमाणहरूको आवश्यकता पर्दैन)

अनलाइन मार्फत

२) रकम जम्मा गर्ने बैंक खाता प्रमाणित गर्ने कागजातहरू

※माई नम्बर कार्ड भएको ब्यक्ति बारे इलेक्ट्रोनिक सहीबाटै प्रमाणित हुनेभएकाले १) व्यक्तिगत परिचय प्रस्ट गर्ने कागजातहरू चाहिँदैन ।

विस्तृत जानकारीको लागि यहाँ सम्पर्क गर्नुहोला

०१२०-२६००२०

(मे महिनाको २ तारिख ऊपरान्त)

०३-५६३८-५८५५ (मे महिनाको १ तारिख सम्म)



首相官邸

Prime Minister's Office of Japan



総務省

Ministry of Internal Affairs and Communications

विशेष तथा निश्चित रकम अनुदान कल सेन्टर